

"सिरीजङ्घाको गौरव, कन्चनजङ्घा"



सिरीजङ्घा राजपत्र

सिरीजङ्घा गाँउपालिकाद्वारा प्रकाशित

खण्ड ४) ताप्लेजुङ, प्रदेशनम्बर १, नेपाल, पौष २२ गते २०७९ साल (संख्या ३)

भाग २

सिरीजङ्घा गाँउपालिका

गाँउ कार्यपालिकाको कार्यालय

तेल्लोक, ताप्लेजुङ, प्रदेश नं. १, नेपाल।

सिरीजङ्घा गाँउपालिकाको गाँउ कार्यपालिकाले पारित गरेको तल लेखिए बमोजिमको कार्यविधि
सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरीएको छ ।

सम्बत् २०७९ सालको ऐन/नियमावली/निर्देशिका/कार्यविधि/मापदण्ड नं. ३

सिरीजङ्घा गाउँपालिकाको कन्टिन्जेन्सी रकम खर्च सम्बन्धी कार्यविधि, २०७९

प्रमाणीकरण मिति : २०७९।०९।२९

प्रस्तावना:

सिरीजङ्घा गाउँपालिकामा सञ्चालन हुने सार्वजनिक भवन निर्माण कार्य, सार्वजनिक सडक निर्माण कार्य वा अन्य कुनै किसिमको सार्वजनिक निर्माणबाट नियम बमोजिम कट्टा हुने कन्टिन्जेन्सी रकमलाई मितव्ययी, पारदर्शी, प्रभावकारी र नतिजामूलक प्रयोग र कुशल व्यवस्थापन गरी गाउँपालिकाको उन्नति र समृद्धिका निम्ति वाञ्छनीय भएकाले, सिरीजङ्घा गाउँपालिकाको नियमित कार्यपालिका बैठकले यो कार्यविधि पारित गरेको छ ।

परिच्छेद-१

प्रारम्भिक

- संक्षिप्त नाम र प्रारम्भ: (क) यस कार्यविधिको नाम "सिरीजङ्घा गाउँपालिकाको कन्टिन्जेन्सी रकम खर्च सम्बन्धी कार्यविधि, २०७९" रहेको छ ।
(ख) यो कार्यविधि कार्यपालिकाबाट पारित भई प्रमाणीकरण (स्थानीय राजपत्रमा प्रकाशित) भएको मितिबाट लागू हुनेछ ।
- परिभाषा: विषय र प्रसङ्गले अन्य अर्थ नलागेमा यस कार्यविधिमा,
(क) "कार्यालय" भन्नाले "सिरीजङ्घा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय" लाई जनाउँदछ ।
(ख) "निर्माण कार्य" भन्नाले सिरीजङ्घा गाउँपालिकाको आन्तरिक श्रोत वा अन्तरसरकारी वित्त हस्तान्तरण मार्फत वा अन्य कुनै माध्यमबाट सिरीजङ्घा गाउँपालिकामा प्राप्त हुने श्रोतबाट गाउँपालिकाको नीति तथा कार्यक्रमद्वारा निर्देशित कुनै पनि सार्वजनिक महत्वका निर्माण कार्यलाई जनाउँछ ।
(ग) "ऐन" भन्नाले "सार्वजनिक खरिद ऐन, २०६३" लाई जनाउँदछ ।
(घ) "नियमावली" भन्नाले "सार्वजनिक खरिद नियमावली, २०६४" लाई जनाउँदछ ।
(ङ) "कन्टिन्जेन्सी रकम" भन्नाले "सार्वजनिक निर्माण कार्यबाट नियम बमोजिम कार्यालयले कट्टा गरी कन्टिन्जेन्सी खातामा दाखिला गरेको रकम"लाई जनाउँदछ ।

परिच्छेद-२

कन्टिन्जेन्सी शिर्षकबाट खर्च

३. कन्टिन्जेन्सी खर्च शिर्षक: १) नियमावलीको अनुसूची १(क) को द्रष्टव्य (ग) मा उल्लेखित कन्टिन्जेन्सी खर्च देहायबमोजिमका खर्च गर्न सकिनेछ ।

क) वर्क चार्ज स्टाफ खर्च

ख) अन्य सानातिना खर्च

उपदफा १) को खण्ड क) मा उल्लेखित खर्चबाट देहायबमोजिमको खर्च गर्न सकिनेछ ।

क) खरिदसँग सम्बन्धित कार्यको लागि तत्काल कुनै पनि किसिमको अध्ययन वा परामर्श सेवा लिन आवश्यक भएमा त्यस्तो खर्च,

ख) विवाद समाधान सम्बन्धी काममा हुने कुनै पनि किसिमको परामर्श सेवा खर्च,

ग) आयोजनाको निर्माण कार्यको अनुगमन, सुपरीवेक्षण, सञ्चालन र संरक्षणका लागि आवश्यक जनशक्ति (अस्थायी वा करार वा ज्यालादारी समेत) को व्यवस्थापन खर्च,

उपदफा १) को खण्ड क) मा उल्लेखित खर्च प्रमुख प्रशासकीय अधिकृतको स्विकृतिमा कार्यालयमार्फत मात्र गर्न सकिनेछ ।

उपदफा १ को खण्ड ख मा उल्लेखित खर्चबाट देहायबमोजिमको खर्च गर्न सकिनेछ ।

क) सम्बन्धित निर्माण कार्यको बोलपत्र वा प्रस्ताव तयारी सम्बन्धी खर्च

ख) सूचना प्रकाशन खर्च,

ग) सम्बन्धित आयोजना/योजनाको अनुगमन वा सुपरीवेक्षणको क्रममा हुने इन्धन, दैनिक तथा भ्रमण खर्च,

घ) सवारी साधन मर्मत, सम्भार र सवारी साधन भाडा,

ङ) टेलिफोन, विद्युत तथा पानी महशुल लगायतका सञ्चार तथा उर्जा प्रयोग सम्बन्धी खर्च,

च) बोलपत्र मुल्याङ्कन, तथा पालिका स्तरीय बैठक, मामिला प्रस्तुतीकरण सम्बन्धी खर्च,

छ) आयोजना/योजनाको लागि कार्यालयलाई आवश्यक दुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारी साधन(दुई पाङ्ग्रेको हकमा कार्यपालिकाबाट र चार पाङ्ग्रेको हकमा गाउँसभाबाट स्विकृत भए बमोजिम हुनेछ) मेसिनरी औजार खरिद, निर्माण कार्यमा प्रयोग हुने सुरक्षा उपकरण, स्टेशनरी, अन्य यन्त्रमा प्रयोग हुने आवश्यकता अनुसारको सामग्री,

ज) अतिथि सत्कार तथा आयोजना/योजना उद्घाटन सम्बन्धी खर्च,

झ) आयोजना सम्बन्धी सभा समारोह सञ्चालन खर्च,

ञ) निर्मित सार्वजनिक सम्पत्तिको सम्भार खर्च,

ट) आयोजना/योजना निर्माणको अनुगमन, सुपरीवेक्षण, नापजाँचका कार्यालयबाट खटिएका कर्मचारी वा आयोजना/योजनामा संलग्न दक्ष वा अदक्ष ज्यामी वा मजदुरको स्वास्थ्य सुरक्षा व्यवस्थापन सम्बन्धी खर्च,

यस क्र.सं (ट) मा जुनसुकै कुरा उल्लेख भए तापनि यस कार्यविधि बमोजिम हुने स्वास्थ्य सुरक्षा व्यवस्थापन सम्बन्धी जुनसुकै खर्च कार्यालयको देहायबमोजिमको समितिले सिफारिस गरे बमोजिम हुनेछ ।

१. गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत	संयोजक
२. पूर्वाधार विकाश शाखाको प्रमुख-	सदस्य
३. योजना तथा अनुगमन शाखाको प्रमुख-	सदस्य
४. प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका प्रमुख -	सदस्य
५. स्वास्थ्य शाखा/उपशाखाको प्रमुख -	सदस्य सचिव
ठ) अन्य माथी उल्लेख नभएका आयोजना/योजना सम्बन्धी विविध खर्च	

परिच्छेद-३

कन्टिन्जेन्सी रकम खर्च गर्ने प्रक्रिया

४. कन्टिन्जेन्सी रकम खर्च गर्ने सीमा: (१) कुनै पनि आयोजना\योजनाको स्वीकृत लागत अनुमानको बढीमा पाँच प्रतिशत बराबरको रकम मात्र खर्च गर्न योग्य कन्टिन्जेन्सी रकम हुनेछ ।

(२) उपदफा १) मा उल्लेखित रकमको गणना गर्दा आयोजना\योजनाको कुल लागत अनुमानको मूल्य अभिवृद्धि कर वाहेकको रकम मात्र गणना गर्नु पर्नेछ ।

(३) खरिद सम्झौता हुन बाँकी रहेको वा खरिद सम्झौता भएको तर कार्य प्रारम्भ भई नसकेको अवस्थामा पनि सो खरिद व्यवस्थापनको लागि यो कार्यविधि बमोजिमको रकम खर्च गर्न बाधा पर्ने छैन ।

(४) बहुवर्षिय खरिदको सम्बन्धमा चालु आ.व.को कुल विनियोजन भएको रकममा खर्च भएको रकमको अनुपातमा कन्टिन्जेन्सी रकम खर्च गर्न सकिनेछ । कुल खर्च भएको रकमको अनुपात भन्दा बढी मात्रामा कन्टिन्जेन्सी रकम खर्च गर्न सकिने छैन,

तर आकस्मिक तथा अप्रत्याशित कारणले खर्च भएको रकमको अनुपात भन्दा बढी मात्रामा कन्टिन्जेन्सी रकम खर्च गर्नु परेमा आधार र कारण खुलाई कार्यपालिकामा प्रस्ताव पेश गरी कार्यपालिकाबाट प्रस्ताव स्वीकृत भएको अवस्थामा उक्त रकम तोकिए बमोजिम खर्च गर्न बाधा पर्ने छैन ।

५. कन्टिन्जेन्सी रकमको खर्चको अभिलेख: यस कार्यविधि अनुसार खर्च हुने कन्टिन्जेन्सी रकमको अभिलेख अनुसूचि-१ मा उल्लेख भए बमोजिमको ढाँचामा प्रत्येक योजनाको छुट्टाछुट्टै अभिलेख देखिने गरि राख्नुपर्नेछ । प्रत्येक आ.व.को प्रत्येक खरिद कार्यको अभिलेख खर्च सम्बन्धित फाइलमा अद्यावधिक गर्नुपर्नेछ ।

क) यस कार्यविधि बमोजिम हुने भुक्तानी बैंक खातामा सोझै भुक्तानी गर्नुपर्नेछ ।

परिच्छेद ४

विविध

६. मितव्ययीता अपनाउनु पर्ने: यस कार्यविधि बमोजिम हुने कन्टिन्जेन्सी रकम खर्च गर्दा प्रचलित कानून बमोजिम मितव्ययीता अपनाउनु पर्नेछ ।

७. प्रचलित कानूनको पालना गर्नुपर्ने: यस कार्यविधि बमोजिम खर्च गर्दा प्रचलित कानूनको अधीनमा रहि खर्च गर्नुपर्नेछ ।

८. बाधा अडकाउ फुकाउने : यस कार्यविधिको कार्यान्वयनका सम्बन्धमा कुनै द्विविधा देखा परेमा गाउँ कार्यपालिकाले आवश्यक निर्णय गरी बाधा अडकाउ फुकाई कार्यान्वयनको लागि निर्देशन दिन सक्नेछ ।



अनुसूची-१

नियम ५ सँग सम्बन्धित

सिरीजङ्घा गाउँपालिका,
गाउँ कार्यपालिकाको कार्यालय,
तेल्लोक, ताप्लेजुङ

कन्टिन्जेन्सी रकम खर्चको विवरण			
आयोजना/योजनाको नाम		ठेक्का नं	

आज्ञाले,
श्री स्काइ पोखरेल
प्रमुख प्रशासकीय अधिकृत
सिरीजङ्घा गाउँपालिका, ताप्लेजुङ ।